

निम्न माध्यमिक शिक्षकमा स्थायी नियुक्तिका लागि शिक्षक सेवा आयोगबाट सिफारिस भएका उम्मेदवारहरूलाई जरुरी सूचना ।

निम्न माध्यमिक तहमा रिक्त दरवन्दीमा स्थायी पदपूर्तिका लागि साविकको पाँचओटै विकास क्षेत्रबाट छनौट भै शिक्षक सेवा आयोगबाट सिफारिस भै आएका विभिन्न विषयका कुल १५७४ जना उम्मेदवारहरूलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७६।०५।१८ को निर्णय बमोजिम यस केन्द्रबाट साविकको विकास क्षेत्रगत र विषयगत आधारमा नियुक्ति तथा पदस्थापना प्रयोजनका लागि जिल्लामा पठाउनु पर्ने भएकोले उम्मेदवारले जान चाहेको जिल्लाको प्राथमिकताक्रम उल्लेखगरी तोकिएको ढाँचाको फारम भरि २०७६ भाद्र ३१ गते कार्यालय समयभित्र तोकिएको इमेल वा यस केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखामा आइपुग्ने गरी पठाउनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकासित गरिएको छ ।

उम्मेदवारले फारम भर्दा विचारगर्नुपर्ने कुराहरु

- १) फारममा उल्लेख भएका सबै विवरणहरु प्रष्ट बुझिनेगरी भर्नु पर्ने छ ।
- २) फारममा उम्मेदवारले अनिवार्यरूपमा दस्तखत गरेको हुनु पर्दछ ।
- ३) फारम नभर्ने वा अपुरो विवरण भर्ने वा केरमेट गरेर नबुझिने गरी भर्ने वा तोकिएको समय भित्र नभर्ने पुरा विवरण भरेपनि दस्तखत नगर्ने उम्मेदवारहरूलाई अरु उम्मेदवारहरूले रोजेर बाँकी रहेको जिल्लामा पठाइने छ ।
- ४) फारम इमेलबाट पठाउन सकिने छ । यसरी इमेलबाट पठाउँदा दस्तखत गरेको फारम स्क्यानइड गरि **teacheramt.cehrd@gmail.com** मा पठाउनु पर्ने छ ।
- ५) फारम उम्मेदवार आफै उपस्थित भै बुझाउन वा अन्य व्यक्ति वा साधन मार्फत पठाउन पनि सकिने छ । फ्याक्सबाट पठाउन चाहनेहरूले यस केन्द्रको फ्याक्स नं ०१६६३१९७२ मा पठाउन सक्नेछन् । तर यसरी अन्य व्यक्ति वा साधनबाट पठाउँदा तोकिएको समयभित्र पुगे नपुगेको यकीन गर्ने दायित्व सम्बन्धित व्यक्तिकै हुनेछ ।
- ६) निम्न माध्यमिक तहको स्वीकृत रिक्त दरवन्दीमा अस्थायी वा करारमा कार्यरत शिक्षकको हकमा फारमको साथमा सम्बन्धित एकाइले प्रमाणित गरिदिएको पत्र, (क) र (ख) वर्गको अपाङ्गता भएका व्यक्तिको हकमा परिचयपत्रको प्रतिलिपी र सिफारिस सूचीमा उल्लेख भए भन्दा फरक स्थायी ठेगाना भएका महिलाको हकमा नागरिकता वा विवाह दर्ता वा वसाइसराइको प्रमाण पत्रको प्रतिलिपि पनि साथैमा राखि अनिवार्य रूपमा पेश गर्नु पर्ने छ । उल्लेख भएका कागजात पेश नभएमा फारममा लेखेकै भरमा मात्र त्यस विषय उपर कुनै कारवाही गरिने छैन ।
- ७) जिल्लामा रिक्त रहेको विषयगत दरवन्दी भित्र रही उम्मेदवारलाई जिल्ला पठाउने प्राथमिकताका आधारहरु क्रमशः देहाय बमोजिम हुनेछन् ।
 १. निम्न माध्यमिक तहको स्वीकृत शुद्ध रिक्त पदमा अस्थायी वा करारमा कार्यरत व्यक्तिहरु: परीक्षा दिदाँको मितिदेखि हालसम्म रिक्त दरवन्दीमा अस्थायी वा करारमा कार्यरत व्यक्तिहरूले त्यही विद्यालयमा जान चाहेमा सम्बन्धित जिल्लामा पठाउने गरी ।
 २. अपाङ्गता भएका व्यक्तिहरु: क र ख वर्गको अपाङ्गता भएका व्यक्तिहरूको हकमा मात्र रोज्न पाउने गरी ।
 ३. महिला: (रिक्त पद उपलब्ध भएसम्म घरपायक जिल्ला पठाउने र सो नभएमा महिलाहरु वीचको मेरिट र उनीहरूको जिल्लाको प्राथमिकताको आधारमा पठाउने गरी)
 ४. अन्य: माथि उल्लेख भए वाहेक अन्यको हकमा एकीकृत योग्यता सूचीको क्रम र उम्मेदवारहरूले रोजेको जिल्ला प्राथमिकताको आधारमा पठाउने गरी ।
- ८) केन्द्रमा प्राप्त फारमहरूलाई साविकको विकासक्षेत्रगत र विषयगत रूपमा छुट्याइने छ । यसरी छुट्याइ सकेपछि प्रत्येक विषयमा माथि उल्लेख भए बमोजिम ४ समूहमा वर्गिकरण गरी जिल्लामा भएको रिक्त पदहरूको सीमाभित्र रही शिक्षक सेवा आयोगको एकीकृत सूची र उम्मेदवारले रोजेको जिल्लाको क्रमको आधारमा कुन जिल्लामा पठाउने भन्ने निर्णय शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गर्ने छ ।
- ९) यस विषयमा थप कुरा बुझ्न चाहेमा केन्द्रको फोन नं ६६३१०७५ वा ६६३१९७१ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र

निम्न माध्यमिक शिक्षकमा स्थायी नियुक्तिका लागि शिक्षक सेवा
आयोगबाट सिफारिस भएका उम्मेदवारहरूले भर्ने फारम

२०७६ भाद्र

(यो फर्म भर्नु पूर्व सूचनामा दिइएका आधार तथा निर्देशनहरू राम्रोसँग अध्ययन गर्नु होला)

उम्मेदवारको नाम :

लिङ्ग :

विषय:

साविकको विकास क्षेत्र:

रोल नं. :

सम्पर्क फोन वा मोवाइल नम्बर :

एकीकृत योग्यता क्रम नं.:

अपाङ्गता भएको भए (क) वा (ख) कुन श्रेणीको हो खुलाउने :

रिक्त दरवन्दीमा अस्थायी वा करारमा कार्यरत भए विद्यालयको नाम, ठेगाना र जिल्ला लेख्ने:

महिलाको हकमा सिफारिसमा भएको भन्दा फरक जिल्ला भए हालको जिल्लाको नाम लेख्ने:

आफूले रोजेको प्राथमिकता लेख्नुहोस (सिफारिस भएको सम्बन्धित विकास क्षेत्रको सबै जिल्लाको नाम

प्राथमिकताका आधारमा लेख्नुहोस । १ नं ले सबैभन्दा पहिलो प्राथमिकता जनाउँछ । उदाहरणका लागि

जिल्लाको प्राथमिकता क्रम मध्यमाञ्चलको हकमा १ देखि १९ सम्म र सुदुर पश्चिमाञ्चलको हकमा १ देखि ९ सम्म हुन्छ ।)

प्राथमिकता क्रम	जिल्लाको नाम
१	
२	
३	
४	
५	
६	
७	
८	
९	
१०	
११	
१२	
१३	
१४	
१५	
१६	
१७	
१८	
१९	

दस्तखत :

मिति: